

**आर्थिक वर्ष २०८२/०८३ को सेवा र कार्यको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विनियोजन विधेयक २०८२**

**प्रस्तावना:** हिलिहाड गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को सेवा र कार्यहरूको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २२९ को उपधारा (२) बमोजिम हिलिहाड गाउँ सभाले यो ऐन बनाएको छ ।

**१. संक्षिप्त नाम र प्रारम्भ:** (१) यस ऐनको नाम "हिलिहाड गाउँपालिकाको विनियोजन ऐन, २०८२" रहने छ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

**२. आर्थिक वर्ष २०८२/०८३ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार:**

(१) आर्थिक वर्ष २०८२/०८३ को निमित्त गाउँ कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त अनुसूची-१ मा उल्लिखित चालू खर्च, पूँजीगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु.५६,८५,७४,६६७/- (अक्षरेपी छयालीस करोड पैतालिस लाख नब्बे हजार रुपैया मात्र) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ ।

**३. विनियोजन:** (१) यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०८२/०८३ को निमित्त हिलिहाड गाउँपालिका, पाँचथरको गाउँ कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकम मध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा गाउँ कार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको १० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पूँजीगत खर्च र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षकतर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्चतर्फ विनियोजित रकम व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन ।

तर चालू तथा पूँजीगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको १० प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न परेमा गाउँ सभाको स्वीकृति लिनु पर्नेछ ।

**४. कार्यविधि, मापदण्ड तथा मार्गदर्शन बनाउन सक्ने:** (१) यस ऐनको कार्यान्वयन गर्न स्थानीय सरकारले आवश्यक कार्यविधि तथा मापदण्ड बनाउन सक्नेछ ।

(२) उपदफा (१) बमोजिमको कार्यविधि तथा मापदण्ड स्थानीय राजपत्रमा प्रकाशन गरिनेछ ।

**५. आदेश जारी गर्न सक्ने:** (१) यस ऐनको कार्यान्वयन गर्दा कुनै बाधा उत्पन्न भएमा स्थानीय सरकारले आदेश जारी गरी आवश्यक व्यवस्था गर्न सक्नेछ ।

(२) उपदफा (२) बमोजिमको आदेश स्थानीय राजपत्रमा प्रकाशन गरिनेछ ।

अनुसूची-१  
(दफा २ सँग सम्बन्धित)  
नेपालको संविधानको धारा २२९ (२) बमोजिम  
सञ्चित कोषबाट विनियोजन हुने रकम

| क्र.स. | अनुदान संख्या | शीर्षकको नाम               | चालु खर्च | पूँजीगत खर्च | जम्मा     |
|--------|---------------|----------------------------|-----------|--------------|-----------|
| १      |               | गाउँ कार्यपालिका तर्फ      | -         | -            | -         |
| २      |               | वडा कार्यालय तर्फ          | -         | -            | -         |
| ३      |               | विषयगत शाखा तर्फ           |           |              | -         |
| ४      |               | ऋणको साँवा व्याज भुक्तानी  |           |              |           |
| ५      |               | सशर्त अनुदान नेपाल सरकार   | २३५६००००० | ५२९०००००     | २८८५००००० |
| ६      |               | सशर्त अनुदान प्रदेश सरकार  | १६८५०००   | ५३०००००      | ६९८५०००   |
| ७      |               | विशेष अनुदान नेपाल सरकार   | -         | ५००००००      | ५००००००   |
| ८      |               | समपुरक अनुदान नेपाल सरकार  |           | ९२०००००      | ९२०००००   |
| ९      |               | समपुरक अनुदान प्रदेश सरकार | -         | १४००००००     | १४००००००  |
| १०     |               | लगानी शेयर/ऋण              | -         | -            | -         |
|        |               | जम्मा                      | ३९५२१४६६७ | १७३३६००००    | ५६८५७४६६७ |

अनुसूची-२  
(दफा २ को उपदफा २ सँग सम्बन्धित)  
नेपालको संविधानको धारा २२९ (१) बमोजिम  
संज्ञित कोषबाट जम्मा हुने आम्दानीको स्रोतहरू

| क्र.स. | आम्दानीको स्रोत | आयका शीर्षकहरू                              | रकम         |
|--------|-----------------|---------------------------------------------|-------------|
| १      | संघीय सरकार     | वित्तिय समानीकरण अनुदान                     | ९६४०००००    |
| २      |                 | राजश्व बाँडफाँडबाट प्राप्त अनुदान           | ८३७८५२०५    |
| ३      |                 | सशर्त अनुदान                                | २८८५०००००   |
| ४      |                 | समपूरक अनुदान                               | ९२०००००     |
| ५      |                 | विशेष अनुदान                                | ५००००००     |
| ६      |                 | लगानी (सेयर/ऋण)                             |             |
|        |                 | जम्मा                                       | ४८२८८५२०५   |
| ७      | प्रदेश सरकार    | वित्तिय समानीकरण अनुदान                     | ८७९३०००     |
| ८      |                 | राजश्व बाँडफाँडबाट प्राप्त अनुदान           | ७०२८०००     |
| ९      |                 | सशर्त अनुदान                                | ६९८५०००     |
| १०     |                 | समपूरक अनुदान                               | १४००००००    |
| ११     |                 | विशेष अनुदान                                | ०           |
| १२     |                 | लगानी (सेयर/ऋण)                             | ०           |
|        |                 | जम्मा                                       | ३६८०६०००    |
| १३     | स्थानीय सरकार   | आ.व. ०८२/८३ को नगद मौज्दात अ ल्या           | ३२८८२११०    |
| १४     |                 | स्थानीय आन्तरिक आय प्रक्षेपण                | १३३०००००    |
|        |                 | स्थानीय तहलाई प्राप्त हुने अनुमानित रोयल्टी | २७०१३५२     |
|        |                 | जम्मा                                       | ४८८८३४६२/-  |
|        | बजेटको कुल सिमा |                                             | ५६८५७४६६७/- |